

भिक्षा दिने ख्रीष्टियन चलन

भिक्षा - गरिबहरूलाई दिइने लुगा, खाना, वा पैसा

सुसमाचारका पुस्तकहरू

मानिसहरूले देखून् भनेर तिमीहरूले आफ्ना दानधर्म नगर, होसियार रहो, नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूलाई कुनै इनाम मिल्नेछैन। त्यसकारण जब तिमीहरू आफ्ना दानधर्म गर्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनलाई कपटीहरूले सभाघरहरू र गल्लीहरूमा गरेझैं आफ्नो अगाडि तुरही नबजाऊ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाउँछन्। तर जब तिमीहरू दानधर्म गर्छौ, तिम्रो दाहिने हातले के गर्छ भनेर तिम्रो देब्रे हातले थाहा नपाओस्। ताकि तिम्रो दानधर्म गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ। मत्ती ६:१-४

येशूले जवाफ दिनुभयो, " एक जना मानिस यरूशलेमबाट यरीहो गइरहेको थियो र चोरहरूको समूहमा पर्यो। तिनीहरूले उसको लुगा खोसेर घाइते बनाए र उसलाई आधा मृत अवस्थामा छोडेर गए। संयोगवश, एक जना पुजारी त्यही बाटो भएर तल ओर्लिए। जब उसले उसलाई देख्यो, ऊ अर्को पट्टिबाट भएर गयो। त्यसरी नै एक जना लेवी पनि त्यस ठाउँमा थियो, ऊ त्यहाँ आयो र उसलाई हेर्यो र अर्को पट्टिबाट भएर गयो। तर एक जना सामरी, यात्रा गर्दै गर्दा, जहाँ थियो त्यहीं आयो। जब उसले उसलाई देख्यो, उसलाई दया लाग्यो। अनि उसको नजिक गएर उसको घाउहरूमा तेल र दाखमद्य खन्याए र उसलाई आफ्नै जनावरमा राखेर पौवामा ल्याए र उसको हेरचाह गरे। भोलिपल्ट जब ऊ गयो, उसले दुई पैसा निकालेर छाउनीलाई दियो र उसलाई भन्यो, "यसको हेरचाह गर। अनि तिमीले जति खर्च गर्छौ, म फेरि आउँदा म तिरिदिनेछु।" अब तिमीलाई लाग्छ, यी तीन जनामध्ये को चोरहरूको समूहमा परेकाको छिमेकी थियो? अनि उसले भन्यो, "जसले उसलाई दया देखायो।" तब येशूले उसलाई भन्नुभयो, " जाऊ, तिमी पनि त्यसै गर।" लूका १०:३०-३७

तर तिमीहरूसँग भएका जे-जे छन्, ती सबै दान गर, र हेर, तिमीहरूका लागि सबै थोक शुद्ध हुनेछन्।" लूका ११:४१

तिमीहरूसँग भएका कुराहरू बेच र दान गर; आफ्नो लागि कहिल्यै पुरानो नहुने थैलीहरू, स्वर्गमा कहिल्यै नखुल्ने धन जम्मा गर, जहाँ चोर आउँदैन, न त कीराले नै बिगार्छ। किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहाँ तिमीहरूको हृदय पनि हुनेछ। लूका १२:३३-३४

प्रेरितहरू

अब पत्रुस र यूहन्ना प्रार्थनाको समयमा, दिउँसोको नौ बजे मन्दिरमा सँगै गए। अनि आमाको गर्भबाट लङ्गडो भएको एक जना मानिसलाई बोकेर लगिन्थ्यो, जसलाई तिनीहरूले दिनहुँ मन्दिरको सुन्दर भनिने ढोकामा राख्थे, ताकि मन्दिरमा प्रवेश गर्नेहरूबाट भिक्षा माग्न सकियोस्। पत्रुस र यूहन्नालाई मन्दिरमा जान लागेको देखेर भिक्षा माग्न सकियोस्। पत्रुसले यूहन्नासँगै उसलाई एकटक लगाएर हेर्दै भने, “हामीलाई हेर।” अनि उसले तिनीहरूबाट केही पाउने आशा गर्दै तिनीहरूतिर ध्यान दियो। तब पत्रुसले भने, “मसँग चाँदी र सुन त छैन; तर म तिमीलाई जे दिन्छु, त्यो म तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाममा उठ र हिंड।” अनि उसले उसको दाहिने हात समातेर उसलाई उठायो, र तुरुन्तै उसको खुट्टा र गोलीगाँठोमा बल आयो। ऊ उफ्रिँदै उफ्रिँदै उफ्रिँदै र तिनीहरूसँगै मन्दिरमा पस्यो, हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै। प्रेरित ३:१-८

अनि विश्वास गर्नेहरूको भीड एकै मन र एकै आत्माका थिए: तिनीहरूमध्ये कसैले पनि आफूसँग भएका चीजहरू आफ्नै हुन् भनी भनेनन्; तर तिनीहरू सबैसँग सबै कुरा साझा थियो। र ठूलो शक्तिका साथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको गवाही दिए: र तिनीहरू सबैमाथि ठूलो अनुग्रह थियो। तिनीहरूमध्ये कोही पनि अभावग्रस्त थिएन: किनकि जग्गा वा घरका मालिकहरू जतिले बेचे, र बेचेका चीजहरूको मूल्य ल्याए, र प्रेरितहरूको चरणमा राखिदिए: र प्रत्येकलाई उसको आवश्यकता अनुसार बाँडियो। अनि जोसेस, जसलाई प्रेरितहरूले बर्णाबासको उपनाम दिए, (जसको अर्थ हो, सान्त्वनाको छोरा,) लेवी, र साइप्रस देशको थियो, उसको जग्गा थियो, उसले त्यो बेचे, र पैसा ल्याए, र प्रेरितहरूको चरणमा राखिदिए। प्रेरित ४:३२-३७

अब जोप्पामा तबीता नाउँ गरेकी एक जना चेला थिइन्, जसको अर्थ डोरकास हो। यो महिला असल कामहरू र दान-पुण्यले भरिपूर्ण थिइन्। प्रेरित ९:३६

सिजरियामा कर्नेलियस नाम गरेको एक जना मानिस थियो, जो इटालियन सेनाको सेनापति थियो। एक जना भक्त मानिस थिए र आफ्नो घरपरिवारसँगै परमेश्वरको डर मान्थे। उनले मानिसहरूलाई धेरै दान गर्थे र सधैं परमेश्वरलाई प्रार्थना गर्थे। उनले दर्शनमा दिनको नौ बजेतिर परमेश्वरको एक स्वर्गदूत आफूकहाँ आएर भने, कर्नेलियस। उनले उसलाई हेरेर डराए र भने, “प्रभु, के हो?” अनि उनले उनलाई भने, “तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरू परमेश्वरको सामु सम्झनाको लागि आएका छन्।” प्रेरित १०:१-४

अनि कर्नेलियसले भने, “चार दिन अघि म यो घडीसम्म उपवास बसिरहेको थिएँ; अनि नौ बजेतिर मैले मेरो घरमा प्रार्थना गरें, अनि हेर, चम्किलो लुगा लगाएको एक जना मानिस मेरो अगाडि उभियो, र भन्यो, “कर्नेलियस, तिम्रो प्रार्थना सुनिएको छ, र तिम्रो दान परमेश्वरको दृष्टिमा सम्झना गरिएको छ।” प्रेरित १०:३०-३१

मैले तिमीहरूलाई सबै कुरा देखाइसकेको छु, कि कसरी तिमीहरूले यसरी परिश्रम गरेर कमजोरहरूलाई सहयोग गर्नुपर्छ, र प्रभु येशूका वचनहरू सम्झनुपर्छ, कसरी उहाँले भन्नुभएको थियो, ' लिनुभन्दा दिनु धेरै धन्य हो।' प्रेरित २०:३५

अनि यसैकारण म परमेश्वर र मानिसहरूप्रति सधैं दोषरहित विवेक राख्ने प्रयास गर्छु। धेरै वर्ष पछि म मेरो जातिको लागि दान र भेटीहरू ल्याउन आएको हुँ। प्रेरित २४:१६-१७

मैले तिमीहरूलाई सबै कुरा देखाइसकेको छु, कि कसरी यसरी परिश्रम गरेर कमजोरहरूलाई सहयोग गर्नुपर्छ,
र प्रभु येशूका वचनहरू सम्झन, उहाँले कसरी भन्नुभयो,
लिनु भन्दा दिनु धेरै आशिषित छ।
प्रेरित २०:३५

चोर्नेले अब उप्रान्त नचोरोस्, बरु उसले परिश्रम गरोस्, र आफ्नो हातले असल काम गरोस्, ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसँग केही होस्। एफिसी ४:२८

एपोक्रिफा

म टोबिट मेरो जीवनभर सत्य र न्यायको मार्गमा हिँडेको छु, र मैले मेरा दाजुभाइहरू र मेरो राष्ट्रलाई धेरै दान गरेको छु, जो मसँग निनवेमा, अश्शूरहरूको भूमिमा आएका थिए। टोबिट १:३

अनि एनेमेस्सरको समयमा मैले मेरा दाजुभाइहरूलाई धेरै दान दिएँ, र भोकाहरूलाई मेरो रोटी दिएँ, र नाङ्गोहरूलाई मेरो लुगा दिएँ: र यदि मैले मेरो राष्ट्रको कुनै मृतक देखेँ, वा निनवेको पर्खाल वरिपरि फ्याँकेको देखेँ भने, म उसलाई गाड्थें। तोबिट १:१६-१७

आफ्नो सम्पत्तिबाट दान गर; र जब तिमी दान गर्छौ, तिम्रो आँखा ईर्ष्यालु नहोस्, न त कुनै गरिबबाट आफ्नो अनुहार फर्काओस्, र परमेश्वरको अनुहार तिमीबाट टाढा हुनेछैन। यदि तिमीसँग प्रशस्त छ भने तदनुसार दान गर; यदि तिमीसँग थोरै मात्र छ भने, त्यो थोरै अनुसार दिन नडराऊ: किनकि तिमीले आवश्यकताको दिनको लागि आफ्नो लागि राम्रो धन जम्मा गर्छौ। किनभने त्यो दानले मृत्युबाट छुटकारा दिन्छ, र अन्धकारमा आउन दिँदैन। किनकि दान सर्वोच्चको दृष्टिमा दिने सबैको लागि राम्रो उपहार हो। तोबिट ४:७-११

आफ्नो रोटी भोकाहरूलाई देऊ, र आफ्नो लुगा नाङ्गोहरूलाई देऊ; र आफ्नो प्रशस्तता अनुसार दान देऊ; र दान दिंदा तिम्रो आँखा ईर्ष्यालु नहोस्। तोबिट ४:१६

उपवास, दान र धार्मिकतासँग प्रार्थना राम्रो हुन्छ। धार्मिकतासँग थोरै मात्र अधर्मसँग धेरै भन्दा राम्रो हुन्छ। सुन थुपार्नु भन्दा दान दिनु राम्रो हो: किनकि दानले मृत्युबाट छुटकारा दिन्छ, र सबै पापलाई पखाल्छ। दान र धार्मिकता अभ्यास गर्नेहरू जीवनले भरिनेछन्: तोबिट १२:८-९

त्यसैले तोबितले परमेश्वरको प्रशंसा गर्न छोडे। अनि उनी आठ पचास वर्षको हुँदा उनको दृष्टि गुमाए, जुन आठ वर्ष पछि उनलाई फर्काइयो: र उनले दान दिए, र उनी परमप्रभु परमेश्वरको भयमा बढ्दै गए, र उहाँको प्रशंसा गरे। तोबित १४:१-२

अनि मलाई र तिम्री आमालाई मसँगै सभ्य रूपमा गाड, तर अब निनवेमा नबस। मेरो छोरा, सम्झ, अमनले उसलाई हुर्काउने अचियाचारसलाई कसरी व्यवहार गर्‍यो, कसरी उज्यालोबाट उसले उसलाई अन्धकारमा ल्यायो, र कसरी उसले उसलाई फेरि इनाम दियो: तैपनि अचियाचारस बचाइयो, तर अर्कोले उसको इनाम पायो: किनकि ऊ अन्धकारमा गयो। मनश्शेले दान दिए, र तिनीहरूले उसको लागि राखेका मृत्युको पासोबाट उम्किए; तर अमन पासोमा फसे, र नाश भयो। त्यसैले अब, मेरो छोरा, विचार गर दानले के गर्छ, र धार्मिकताले कसरी छुटकारा दिन्छ। जब उनले यी कुराहरू भने, उनले ओछ्यानमा प्राण त्यागे, एक सय अठ्चास वर्षको उमेरमा; र उनले उसलाई सम्मानपूर्वक गाडे। टोबिट १४:१०-११

पानीले ज्वलन्त आगो निभाउनेछ; र दानले पापहरूको प्रायश्चित गर्छ। सिराख ३:३०

प्रार्थना गर्दा निराश नहुनुहोस्, र दान दिन नबिर्सनुहोस्। सिराख ७:१०

जो सधैं दुष्टतामा व्यस्त रहन्छ, न त दान नदिनेलाई कुनै भलाइ हुन सक्छ। सिराच १२:३

मानिसको दान उसको साथमा छाप जस्तै हुन्छ, र उसले मानिसको असल कामलाई आँखाको नानी जस्तै राख्छ, र आफ्ना छोराछोरीहरूलाई पश्चात्ताप दिन्छ। सिराक १७:२२

आफ्नो भण्डारमा दान थुपार: र यसले तिमीलाई सबै कष्टबाट छुटकारा दिनेछ। सिराक २९:१२

सुनलाई प्रेम गर्ने मानिस धर्मी ठहरिनेछैन, र भ्रष्टाचारको पछि लाग्ने मानिसलाई त्यसको प्रशस्त मात्रामा प्राप्त हुनेछ। सुन धेरैको विनाश भएको छ, र तिनीहरूको विनाश उपस्थित थियो। यो त्यसलाई बलिदान दिनेहरूका लागि ठेस लाग्ने कुरा हो, र हरेक मूर्ख त्यसैसँग लिइनेछ। धन्य हो धनी जो निष्कलंक भेटिन्छ, र सुनको पछि लागेको छैन। ऊ को हो? र हामी उसलाई धन्य भन्नेछौं: किनकि उसले आफ्ना मानिसहरूमा अद्भुत कामहरू गरेको छ। जसलाई यसरी जाँच गरिएको छ, र सिद्ध पाइयो? त्यसोभए उसले गर्व गरोस्। जसले अपमान गर्न सक्छ, र अपमान गरेको छैन? वा दुष्ट काम गरेको छ, र गरेको छैन? उसको सम्पत्ति स्थापित हुनेछ, र मण्डलीले उसको दान घोषणा गर्नेछ। सिराच ३१:५-११

असल प्रतिफल दिनेले मसिनो पीठो चढाउँछ; र दान दिनेले प्रशंसाको बलिदान चढाउँछ। सिराक ३५:२

दाजुभाइ र सहयोग समस्याको समयको विरुद्धमा छन्: तर दानले ती दुवै भन्दा बढी उद्धार गर्नेछ। सिराच ४०:२४

बाइबलका हराएका पुस्तकहरू

दाऊदको शाही वंश र परिवारबाट जन्मिएकी धन्य र सदा गौरवशाली कुमारी मरियमको जन्म नासरत शहरमा भएको थियो र यरूशलेममा प्रभुको मन्दिरमा शिक्षित भइन्। उनको बुबाको नाम योआकिम थियो र उनकी आमाको नाम अन्ना थियो। उनको बुबाको परिवार गालील र नासरत शहरको थियो। उनकी आमाको परिवार बेथलेहेमको थियो। उनीहरूको जीवन प्रभुको दृष्टिमा सादा र सही थियो, मानिसहरूको अगाडि धार्मिक र निर्दोष थियो। किनकि उनीहरूले आफ्नो सबै सम्पत्ति तीन भागमा बाँडे: जसमध्ये एउटा उनीहरूले मन्दिर र मन्दिरका अधिकारीहरूलाई समर्पित गरे; अर्को उनीहरूले अपरिचितहरू र गरिब परिस्थितिमा रहेका व्यक्तिहरूमा बाँडे; र तेस्रो उनीहरूले आफ्नो लागि र आफ्नै परिवारको प्रयोगको लागि आरक्षित गरे। मरियमको जन्मको सुसमाचार १:१-४

योआकिम, नडराऊ, मलाई देखेर नडराऊ, किनकि म परमप्रभुको स्वर्गदूत हुँ जसलाई उहाँले तिमीकहाँ पठाउनुभएको हो, ताकि म तिमीलाई जानकारी दिन सकूँ कि तिम्रो प्रार्थना सुनिएको छ, र तिम्रो दान परमेश्वरको दृष्टिमा माथि उठेको छ। मरियमको जन्मको सुसमाचार २:३

त्यसपछि स्वर्गदूतले आफ्नी पत्नी हन्नालाई भने: नडराऊ, न त तिमीले देखेको कुरालाई आत्मा ठान्। किनकि म त्यो स्वर्गदूत हुँ जसले तिम्रो प्रार्थना र दान परमेश्वरको सामु अर्पण गरेको छु, र अब म तिमीकहाँ पठाइएको छु,

ताकि म तिमीलाई जानकारी गराउन सकूँ कि तिम्रो लागि एउटी छोरी जन्मिनेछिन्, जसलाई मरियम भनिनेछ, र सबै स्त्रीहरूभन्दा धन्य हुनेछिन्। मरियमको जन्मको सुसमाचार ३:१-२

हर्मासको गोठालाको तेस्रो पुस्तक २:१-१३ (सिमिलिट्यूड्स)
१ जब म खेतमा हिंडिरहेको थिएँ, र एल्म र दाखको बोटलाई विचार गर्दै थिएँ, र तिनीहरूका फलहरूको बारेमा आफैं सोच्दै थिएँ, एउटा स्वर्गदूत मकहाँ देखा परे, र मलाई भने, "तिमी यति लामो समयदेखि आफ्नो मनमा के सोचिरहेका छौ?"
२ अनि मैले उहाँलाई भनें, "महाशय, म यो दाखको बोट र यो एल्मको बारेमा सोच्दछु किनभने तिनीहरूका फलहरू राम्रा छन्।" अनि उहाँले मलाई भन्नुभयो, "यी दुई रूखहरू परमेश्वरका सेवकहरूका लागि नमुनाको रूपमा स्थापित छन्।"
३ अनि मैले उहाँलाई भनें, "महाशय, तपाईंले उल्लेख गर्नुभएको यी रूखहरूको ढाँचा केमा समावेश छ भनेर म जान्न चाहन्छु।" उहाँले भन्नुभयो, "के तपाईंले यो दाखको बोट र यो एल्म देख्नुहुन्छ?" महाशय, मैले भनें, "म तिनीहरूलाई देख्छु।"
४ यो दाखको बोट फलदायी छ, उहाँले भन्नुभयो, तर एल्म फल बिनाको रूख हो। तैपनि यो दाखको बोटलाई यो एल्मले नराखेको भए र यसलाई समर्थन नगरेको भए, धेरै फल फलाउने थिएन; तर जमिनमा सुतेको भए, खराब फल फलाउने थियो, किनभने यो एल्ममा झुण्डिएको थिएन; जबकि, एल्ममा अडिएको हुँदा, यसले आफ्नो लागि र त्यसको लागि दुवै फल फलाउँछ।
५ त्यसोभए हेर्नुहोस्, कसरी एल्मले दाखको बोटभन्दा कम फल दिँदैन, बरु बढी फल दिन्छ। मैले भनेँ, कसरी, महोदय, के यसले दाखको बोटभन्दा बढी फल दिन्छ? किनभने, उनले भने, एल्ममा अडिएको दाखको बोटले धेरै र राम्रो फल दिन्छ; जबकि, यदि यो जमिनमा टाँसियो भने, यसले थोरै मात्र फल दिनेछ, र त्यो पनि धेरै बिरामी।
६ त्यसकारण, यो उपमा परमेश्वरका सेवकहरूलाई दिइएको छ; र यसले धनी र गरिब मानिसलाई प्रतिनिधित्व गर्दछ। मैले जवाफ दिएँ, "महाशय, मलाई यो प्रकट गर्नुहोस्।" सुन्नुहोस्, उनले भने; धनी मानिससँग धन हुन्छ; तर परमप्रभुप्रति ऊ गरिब छ; किनकि ऊ आफ्नो धनको बारेमा व्यस्त हुन्छ, र परमप्रभुलाई थोरै मात्र प्रार्थना गर्छ; र उसले गर्ने प्रार्थनाहरू अल्छी र बल बिनाका हुन्छन्।
७ त्यसकारण, जब धनी मानिसले गरिबहरूलाई आफूले चाहेको कुराहरू दिन्छ, तब गरिब मानिसले धनी मानिसको लागि परमप्रभुलाई प्रार्थना गर्छ; र परमेश्वरले धनी मानिसलाई सबै असल कुराहरू दिनुहुन्छ, किनभने गरिब मानिस प्रार्थनामा धनी हुन्छ; र उसको अनुरोधहरूमा परमप्रभुसँग ठूलो शक्ति हुन्छ।
८ तब धनी मानिसले गरिबहरूको लागि सबै कुराको सेवा गर्छ, किनकि उसले बुझ्छ कि परमप्रभुले उसको कुरा सुन्नुहुन्छ: र उसले जति धेरै स्वेच्छाले र शंका नगरी उसलाई जे चाहन्छ त्यो दिन्छ, र उसलाई कुनै कुराको अभाव नहोस् भनेर हेरचाह गर्छ।
९ अनि गरिब मानिसले धनी मानिसको लागि परमप्रभुलाई धन्यवाद दिन्छ; किनकि तिनीहरूले दुवै आफ्नो काम परमप्रभुबाट गर्छन्।
१० त्यसकारण, मानिसहरूमा एल्मले कुनै फल दिने सोचाइ छैन; र तिनीहरू जान्दैनन् न त बुझ्छन् कि यसको समूह दाखको बोटमा थपिएपछि, दाखको बोटले आफ्नो लागि र एल्मको लागि दोब्बर वृद्धि गर्छ।
११ त्यसरी नै, धनीहरूका लागि परमप्रभुलाई प्रार्थना गर्ने गरिबहरूको प्रार्थना उहाँले सुन्नुहुन्छ; र तिनीहरूको धन बढ्छ, किनकि तिनीहरूले आफ्नो धनको गरिबहरूलाई सेवा गर्छन्। त्यसकारण तिनीहरू दुवै एकअर्काको असल कामको सहभागी बन्छन्।
१२ यसकारण, जसले यी कामहरू गर्छ, उसलाई प्रभुले त्याग्नुहुनेछैन, तर जीवनको पुस्तकमा लेखिनेछ।

१३ धनी हुन् ती मानिसहरू जो धनी छन् र आफूलाई बढेको महसुस गर्छन्: किनकि जो यो कुरा बुझ्छ, उसले अरूको केही हदसम्म सेवा गर्न सक्छ।

अदनका बिर्सिएका पुस्तकहरू

जबूलूनको नियम २:१-२१
१ अनि अब केटाकेटीहरू हो, म तिमीहरूलाई परमप्रभुको आज्ञा पालन गर्न र आफ्ना छिमेकीहरूलाई दया गर्न र मानिसहरूलाई मात्र होइन, तर पशुहरूलाई पनि सबैलाई दया गर्न भन्दछु।
२ यी सबै कुराको खातिर परमप्रभुले मलाई आशीर्वाद दिनुभयो, र जब मेरा सबै दाजुभाइहरू बिरामी थिए, म बिरामी नभई उम्किएँ, किनकि परमप्रभुलाई प्रत्येकको उद्देश्य थाहा छ।
३ त्यसैले, मेरा छोराछोरीहरू हो, आफ्नो हृदयमा करुणा राख, किनकि जसरी मानिसले आफ्नो छिमेकीलाई गर्छ, परमप्रभुले पनि त्यसलाई त्यसरी नै गर्नुहुनेछ।
४ किनकि मेरा दाजुभाइका छोराहरू योसेफको कारण बिरामी परेर मरिरहेका थिए, किनकि तिनीहरूले आफ्नो हृदयमा दया देखाएनन्; तर मेरा छोराहरू रोग बिना नै बचाइए, जस्तो तपाईंलाई थाहा छ।
५ अनि जब म कनान देशमा समुद्रको किनारमा थिएँ, मैले मेरा बुबा याकूबको लागि माछा समातेको थिएँ; र धेरै जना समुद्रमा निसासिएर मर्दा पनि म सुरक्षित रहेँ।
६ समुद्रमा यात्रा गर्नको लागि डुङ्गा बनाउने म पहिलो थिएँ, किनकि परमप्रभुले मलाई त्यसमा समझशक्ति र बुद्धि दिनुभयो।
७ अनि मैले त्यसको पछाडि एउटा पतवार खसालें, र बीचमा रहेको अर्को ठाडो काठको टुक्रामा पाल तन्काएँ।
८ अनि हामी मिश्र नआउन्जेलसम्म म किनारमा डुङ्गा चढेर मेरो बुबाको घरको लागि माछा समात्दै हिँडें।
९ अनि करुणाको कारणले मैले मेरो माछा सबै अपरिचित व्यक्तिहरूसँग बाँडें।
१० अनि यदि कोही अपरिचित, बिरामी, वा वृद्ध मानिस थियो भने, म माछा उमालेर राम्रोसँग पकाउँथें, र हरेकलाई आवश्यक पर्ने कुराहरू सबैलाई दिउँथें, तिनीहरूप्रति शोक गर्थें र दया गर्थें।
११ त्यसैले परमप्रभुले मलाई माछा समात्दा प्रशस्त माछा दिएर सन्तुष्ट पार्नुभयो; किनकि जसले आफ्नो छिमेकीसँग बाँड्छ, उसले परमप्रभुबाट धेरै गुणा बढी पाउँछ।
१२ पाँच वर्षसम्म मैले माछा समातें र देखेका हरेक मानिसलाई दिएँ, र मेरा बुबाको घरानाको लागि पर्याप्त भयो।
१३ अनि गर्मीमा म माछा मार्थें, र जाडोमा म मेरा दाजुभाइहरूसँग भेडा चराउथें।
१४ अब म तिमीलाई मैले के गरें भनेर घोषणा गर्नेछु।
१५ मैले जाडोको समयमा नाङ्गो अवस्थामा एक जना मानिसलाई कष्टमा परेको देखेँ, र उसलाई दया लाग्यो, र मैले मेरो बुबाको घरबाट लुकीछिपी एउटा लुगा चोरेर दुखमा परेको मानिसलाई दिएँ।
१६ त्यसकारण, मेरा छोराछोरीहरू, परमेश्वरले तिमीहरूलाई दिनुभएको कुराबाट सबै मानिसहरूलाई बिना हिचकिचाहट करुणा र दया देखाउनुहोस्, र प्रत्येक मानिसलाई राम्रो हृदयले दिनुहोस्।
१७ अनि यदि तिमीहरूसँग खाँचोमा परेको व्यक्तिलाई दिने सामर्थ छैन भने, दयाको हृदयले उसमाथि दया गर।
१८ मलाई थाहा छ कि मेरो हातले खाँचोमा परेको मानिसलाई दिन सक्ने केही पाएन, र म सात फर्लाङसम्म रुँदै उनीसँगै हिँडें, र मेरो हृदय करुणाले उनीप्रति तिर्खाएको थियो।
१९ त्यसकारण, हे मेरा छोराछोरी हो, तिमीहरूले पनि प्रत्येक मानिसलाई दयालु व्यवहार गर, ताकि प्रभुले पनि तिमीहरूमाथि दया र कृपा देखाउन सकून्।

मैले तिमीहरूलाई सबै कुरा देखाइसकेको छु, कि कसरी यसरी परिश्रम गरेर कमजोरहरूलाई सहयोग गर्नुपर्छ,
र प्रभु येशूका वचनहरू सम्झन, उहाँले कसरी भन्नुभयो,
लिनु भन्दा दिनु धेरै आशिषित छ।
प्रेरित २०:३५

२० किनकि अन्तिम दिनहरूमा पनि परमेश्वरले पृथ्वीमा आफ्नो करुणा पठाउनुहुनेछ, र जहाँ उहाँले दयाको आन्द्रा भेट्टाउनुहुन्छ, उहाँ त्यसमा बास गर्नुहुन्छ।
२१ किनकि जसरी मानिसले आफ्नो छिमेकीलाई दया गर्छ, त्यसरी नै प्रभुले पनि त्यसलाई दया गर्नुहुन्छ।